



लगानी कोष समाचार

नेपालको समृद्धिको सहायत्री

CIT Newsletter

वर्ष : १८

अङ्क : २९

२०८२ साउन

कोषका कारोबार विद्युतीय प्रणालीमा आबद्ध

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले सबै कार्यक्रमलाई प्रणालीमा इन्टिग्रेड गरिसकेको छ। कोषको अनलाइन पोर्टल ईसर्भिसबाट निक्षेप र कर्जाको भुक्तानी हेर्न सकिन्छ। सहभागीहरूको सोही पोर्टलबाट योगदान रकम जम्मा गर्न सक्ने व्यवस्था कोषमा रहेको छ। कोषले ९० प्रतिशत ऋण भुक्तानी प्रक्रियालाई पनि अनलाइनमार्फत प्रदान गर्ने कार्य सुरु गरिसकेको छ।

कोषले सञ्चालन गर्दै आएको कर्मचारी बचत वृद्धि अवकाश कोषमा आबद्ध करिब ३ लाखभन्दा बढी सहभागीहरूलाई ध्यानमा राख्दै कनेक्ट आइपिएस, कर्पोरेट पे, बैंक सेन्ट्रल (एनसीएचएल) मार्फत रकम जम्मा गर्ने व्यवस्था सुरु गरिसकेको छ। त्यसैगरी कोषले कनेक्ट आइपिएस, इ-सेवा र खल्तीबाट कर्मचारी बचत वृद्धि अवकाश कोषको ९० प्रतिशत लोन चुक्ता गर्ने व्यवस्था सुरु गरिसकेको छ। योभन्दा अघि नै कोषले उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्र सेवक कर्मचारीको जीवन बीमा कोषमा अनलाइन प्रणाली सुरु गरिसकेको थियो। नागरिक पेन्सन योजनामा पनि कोषले कनेक्ट आइपिएस, इ-सेवा र खल्तीबाट रकम जम्मा गर्ने व्यवस्था गरेको छ।

कोषले आफ्नो वेब पोर्टलमा विभिन्न गतिविधि समावेश गरेको छ। कोषले आफ्ना सूचनाहरू डिजिटल फर्ममा राखिसकेको छ। कोषले सञ्चालन गरिरहेको कार्यक्रमहरूलाई डिजिटल प्रणालीमा इन्टिग्रेड गरिसकेको छ। योसँगै कोषले वित्तीय साक्षरताको माध्यम र डिजिटल संयन्त्रबाट पनि जानकारीमूलक कार्य गर्दै आइरहेको छ।

यसै सन्दर्भमा नेपाल सरकारले चालू आर्थिक वर्षको बजेट २०८२/८३ को बुँदा नं १३४ मा सार्वजनिक निकायका सूचना प्रविधि पूर्वाधारमा एकरूपता ल्याउन हार्डवेयर र सफ्टवेयरको मापदण्ड तयार गरी सार्वजनिक



निकायहरूले स्वदेशमा विकास भएका सूचना प्रविधि सफ्टवेयर उपयोगलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ।

त्यसैगरी बजेटको बुँदा नं १२५ देखि १३८ सम्म सञ्चार तथा डिजिटल पूर्वाधारको विषयलाई समेटिएको छ। उक्त बुँदाहरूमा सञ्चार तथा डिजिटल पूर्वाधारको विषयलाई समावेश गरिएको छ। जसमा बुँदा नं १२६ मा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम प्रविधिहरूको खोज, अनुसन्धान, विकास र नवप्रवर्तनमा जोड दिइने उल्लेख छ। डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरी डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख गरिएको छ। बजेटको बुँदा नं ३३५ बैंकिङ प्रणालीबाट विप्रेषण आय भित्र्याउन र उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा आबद्ध गरिनेछ उल्लेख छ।

यिनै कुरालाई ध्यानमा राख्दै २०८२।०३।२७ गते उपप्रधामन्त्री एवम् अर्थमन्त्रीस्तरीय निर्णयअनुसार २०८२ साउन १ गतेदेखि सबै मन्त्रालय, आयोग,

सचिवालय, कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, सबै सार्वजनिक संस्थानहरू एवं बोर्ड, समिति, प्रतिष्ठानहरू सबैलाई विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्न परिपत्र जारी भएको हो।

सरकारले २०७६ बाट सुरु गरेको डिजिटल नेपाल फ्रेमवर्क २०८१ मा पूरा नभएपछि डिजिटल फ्रेमवर्कको दोस्रो भर्सन अघि बढाउने विषय चालू आवको बजेटमा उल्लेख छ। बजेटमा डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरी डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। डिजिटल नेपालको परिमार्जित फ्रेमवर्कमा डिजिटल पब्लिक पूर्वाधार विकास तथा सुधार, साइबर सेक्युरिटी, डेटा सुरक्षा, एआई रेडिनेस, डिजिटल सिग्नेचरजस्ता विषय समेटिएका छन्। यस्तै, कानुनी सुधार, सार्वजनिक सेवाको पहुँचमा सुधार, आईसीटी ट्रेनिङ सेन्टर स्थापना, उद्योग र एकेडेमीबीच सहकार्य, निजी क्षेत्रको सशक्तीकरण, विदेशी लगानी वृद्धि, ई-वेस्ट, ग्रीन प्रोक्चुरमेन्ट, आईसीटी निर्यात गर्नेलगायतका विषय समावेश गरिएको छ।

यिनै कुरालाई ध्यानमा राख्दै कोषले पनि डिजिटल कारोबारलाई प्राथमिकता दिएको हो।

नेपालको जनसंख्याको करिब २० प्रतिशत नागरिक मुलुक बाहिर बस्ने गरेको तथ्यांक रहेको छ। उहाँहरूले डिजिटाइजेसनको अभ्यास गरिरहनुभएको छ। उहाँहरूले नेपालमा बसेका आफन्तसँग अनुभव साटासाट गर्न विद्युतीय माध्यम नै प्रयोग गर्नुपर्छ। जसले डिजिटाइजेसनलाई सकारात्मक दबाव दिइरहेको छ। २०७८ को जनगणनाअनुसार ७३ प्रतिशत नेपालीले स्मार्टफोन प्रयोग र ३८ प्रतिशत घरपरिवारले इन्टरनेट सेवाको प्रयोग गर्दै आएका छन्। यसले डिजिटल कारोबारमा सहयोग पुऱ्याउँदै आइरहेको छ। विश्व बैंकले

सार्वजनिक गरेको 'ग्लोबल फिन्डेक्स २०२५' को प्रतिवेदनअनुसार नेपालमा ५८ प्रतिशत पुरुषले डिजिटल भुक्तानी विधि प्रयोग गर्ने गरेको उल्लेख छ।

महिला प्रयोगकर्ताको संख्या भने ३६ प्रतिशत मात्रै रहेको छ। सोही प्रतिवेदनले करिब ९० प्रतिशत पुरुष र ८० प्रतिशत महिलासँग मोबाइल फोन हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ। यसले पनि डिजिटल कारोबार बढिरहेको देखाउँछ।

विश्वभरका मोबाइल सेवा प्रदायकहरूको छाता संगठन ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन एसोसिएसन (जीएसएमए) ले केही समयअघि सार्वजनिक गरेको 'द स्टेट अफ द इन्डस्ट्री रिपोर्ट अन मोबाइल मनी

२०२५' सर्वेक्षणअनुसार वार्षिक रूपमा १० खर्ब डलरको डिजिटल कारोबार हुने गरेको उल्लेख छ।

नेपालमा भने नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने विवरणअनुसार हालसम्म करिब वार्षिक पौने ५ खर्ब रुपैयाँको बराबरको कारोबार हुने उल्लेख छ। डिजिटल कारोबारको सुरुवाती चरणमा 'मोबाइल मनी' सेवा मुख्यतया: पसलमा भुक्तानी गर्न, युटिलिटी बिल तिर्न, रेमिटेन्स र मोबाइल रिचार्जजस्ता सीमित सेवामा केन्द्रित रहे पनि अहिले सेवा प्रदायकहरूले क्रेडिट, बचत खाता, बीमाजस्ता अन्य वित्तीय सेवाहरू पनि दिन थालेका छन्। नागरिक लगानी कोषले पनि यस्ता विभिन्न विद्युतीय माध्यमको संयन्त्र प्रयोग गर्दै आइरहेको छ।

कोषका सहभागीको विवरण अद्यावधिक गर्न बायोमेट्रिक केवाईसी सुरु

काठमाडौं (ना.ल.कोष)। नागरिक लगानी कोषले सबै सहभागीहरूको विवरण अद्यावधिक गर्न ग्राहक पहिचान विवरण (Biometric Know Your Customer) को कार्य सुरु गरेको छ। सेवा प्रवाहलाई ध्यानमा राख्दै भविष्यमा गरिने कारोबार वा सेवाहरूमा ग्राहकको पहिचान छिटो र सहज रूपमा प्रमाणित गर्न कोषले Biometric KYC सुरु गरेको हो। सहभागीको डेटालाई उच्च सुरक्षा मापदण्डका साथ आधुनिक डाटा सेन्टरमा सुरक्षित गरी ग्राहकको व्यक्तिगत विवरणलाई उच्च गोपनियता कायम गरिएको छ।

Biometric KYC गर्ने तरिका

नागरिक लगानी कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमहरू कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान कोष योजना, राष्ट्रसेवक बीमा कोष योजनाहरू लगायतका सहभागी कर्मचारीहरूले ग्राहक पहिचान विवरण (Biometric KYC) अद्यावधिक गर्न कोषको अनलाईन पोर्टल (eservice portal) बाट देहाय बमोजिम आफ्नो ग्राहक पहिचान विवरण (Biometric KYC) अद्यावधिक गर्न सकिन्छ।

❖ [https:// eservice.nlk.org.np/](https://eservice.nlk.org.np/) मा गई कोषले प्रदान गरेको Username र Password प्रविष्ट गरी login गर्नुपर्छ।

Username नभएको खण्डमा

- <https://eservice.nlk.org.np> मा गई Register For E-Service>Personal Login मा आफ्नो विवरण प्रविष्ट गरी अनुरोध पठाउनुपर्छ।
- अनुरोधपश्चात कोषले सम्बन्धित कर्मचारीको मोबाइल र ईमेलमा Username र Password प्रदान गर्नेछ।
 - Login गरेपश्चात KYC Update मा गएर उल्लेखित विवरणहरू (Family, Address Nominee Information, Document, Bank) प्रविष्ट गरी Save गर्नुपर्छ।
 - Save गरेपश्चात KYC Confirmation Form Download हुन्छ। सो फर्म लिई सक्कल नागरिकता र CIT कार्ड लिई नजिकको कोषको कार्यालयमा Biometric KYC गर्न सकिन्छ।
 - KYC Video बाट पनि आवश्यक प्रक्रिया हेर्न सकिन्छ।

कोष कर्मचारीको पदोन्नति

काठमाडौं (ना.ल.कोष)। नागरिक लगानी कोषमा कार्यरत कर्मचारीहरू पदोन्नति हुनुभएको छ। नागरिक लगानी कोष कर्मचारी सेवा, सर्त र सुविधासम्बन्धी विनियमावली २०८१ अनुसार कार्यक्षमता मूल्यांकनद्वारा कोष कर्मचारीको पदोन्नति भएको हो। पदोन्नति हुने कर्मचारीहरूमा व्यवस्थापक तह-१० मा छविरमण अधिकारी र नबराज खड्का, नायव व्यवस्थापक, तह-९ मा नारायणप्रसाद धिमिरे र अमृतबहादुर अधिकारी, उपव्यवस्थापक तह-८ मा रामशोभा ढुंगाना र कुमार श्रेष्ठ रहनुभएको छ। त्यसैगरी अधिकृत तह-७ मा दिपक धिमिरे र अनिता थापा, कम्प्युटर इन्जिनियर तह- ७ मा भुपेन्द्र सिंह साउद र अधिकृत तह- ६ मा लक्ष्मी कस्ती पदोन्नति हुनुभएको छ। वरिष्ठ सहायक तह-५ मा दिपेन्द्र सिटौला, पुष्पा अधिकारी र नेत्र विक्रमथापा पदोन्नति हुनुभएको हो।



**नागरिक लगानी कोषका कार्यक्रममा सहभागी होऔं !
अवकासपद्धिको जीवन सुरक्षित बनाऔं !!**

कोषका अवकास योजना/कार्यक्रमहरू :

- ❖ कर्मचारी बचत वृद्धि अवकाश कोष
- ❖ उपदान तथा पेन्सन योजना
- ❖ लगानीकर्ता अवकाश कोष योजना
- ❖ राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष
- ❖ नागरिक षकांका योजना
- ❖ नागरिक पेन्सन योजना
- ❖ नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष

विस्तृत जानकारीका लागि :
कोषको वेबसाइट www.nlk.org.np मा हेर्नु हुन,
टेलिफोन नम्बर ०१ - ५४७०२०१ मा सम्पर्क गर्नु हुन।



नागरिक लगानी कोष

केन्द्रीय कार्यालय
नयाँ बानेश्वर, काठमाडौं।

कार्यसम्पादन सम्झौता



काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषका कार्यकारी निर्देशक र विभागीय प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । २०८२ साउन २ गते उक्त सम्झौता सम्पन्न भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागीय प्रमुखहरू क्रमशः शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल, छविमण अधिकारी र नबराज खड्काले हस्ताक्षर गर्नुभएको थियो । उहाँहरूले आफू मातहतका शाखा, महाशाखा प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्नुहुनेछ ।



नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा २०८२ साउन १ गते कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गर्नु भएको हो ।

यो सम्झौतासँगै बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरू कोषमा हस्तान्तरण भएको छ । हाल बैंकमा कार्यरत करिब २ हजार कर्मचारीहरूको उपदान एवम् अवकाशसँग सम्बन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अब कोषले गर्नेछ ।

चालू आर्थिक वर्ष २०८२/८३ देखि नेपाल सरकारले साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू नागरिक लगानी कोषलगायतका अन्य कोषमा आबद्ध हुनुपर्ने व्यवस्था गरेबमोजिम आर्थिक ऐन, २०८२ मा भएको संशोधनअनुरूप बैंकले आफूले सञ्चालन

गर्दै आएको अवकाश कोष नागरिक लगानी कोषमा हस्तारण गरेको हो ।

गत असार ३१ गते आन्तरिक राजस्व विभागले सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम



साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू संवत् २०८३ साल असार मसान्तभित्र नागरिक लगानी कोषलगायतका कोषमा आबद्ध हुनुपर्ने व्यवस्थाको जानकारीसमेत गराएको छ ।



नागरिक लगानी कोष कोषको वित्तीय अवस्था (अपरिष्कृत) २०८२ असार मसान्तसम्म

रु. हजारमा

कोषको स्रोत (Sources of Fund)

विवरण	२०८१/८२ असार मसान्त	२०८०/८१ असार मसान्त
शेयर पुँजी	६,४८१,७९२	५,३९३,७५०
खुद कोष मौज्दात	२९१,८४०,८८७	२४९,०८४,१३२
कुल अवकाश कोष मौज्दात	२९६,६४३,०९२	२२६,७०१,२९९
क.व.व. अवकाश कोष	१९२,९५७,२०७	१६७,८१४,३४३
नागरिक एकाइक योजना	१,९३४,२००	१,४८६,४६३
उपदान कोष योजना	५१,८४५,८०३	३७,८०७,९०७
लगानीकर्ता हिसाब	१०,९७५,८७७	१०,२०८,४७७
राष्ट्रसेवक बीमा कोष	८,३८५,८४५	८,८८७,३१२
नाक बीमा कोष	१५९,५४८	१५०,११६
नागरिक पेन्सन योजना	३८४,५३१	२४६,६०४
बीमाकोष दायित्व	५,०८०,५५९	४,२२९,०९८
जगडा कोष	२०,११७,३१६	१८,१५३,८९५
केन्द्रीय हिसाब	४,१६३,४०७	३,४६४,६५५
अन्य कोष र योजना	१५,९५३,९०९	१५,६८९,२४०
उचित मूल्य कोष	१०,५६६,५२०	४,९५३,४०५
पुनः मूल्याङ्कन कोष	३३२,०६०	३३२,०६०
चालू दायित्व तथा व्यवस्था	१,८४५,५२९	४९,०१३,८८०
जम्मा	३११,०६६,७०८	३०८,६९७,२२७

कोषको उपयोग (Applications of Fund)

रु. हजारमा

विवरण	२०८१/८२ असार मसान्त	२०८०/८१ असार मसान्त
खुद स्थिर सम्पत्ति	२,२५२,७९५	२,३३५,३७९
लगानी	२८९,१६६,६६२	२४३,७२१,८८०
नेपाल सरकारको ऋणपत्र	७८८,७५०	५००,०००
मृदुती निक्षेप	१५८,१९५,२८१	१३०,७११,५०५
समयकालीन कर्जा	२६,३८६,५९२	२५,०२७,०१७
सहायक कम्पनीमा लगानी	२,७२४,६७५	२,७२४,६७५
सहभागी सापटी तथा आवास कर्जा	६०,६९७,४३०	५४,०३९,६८७
ट्रेजरी बिल	८,५४६,८२३	-
सङ्गठित संस्थाको शेयर/धितोपत्र	३१,८२७,२१०	३०,७१८,९९६
उचित मूल्य समायोजित सम्पत्ति	१०,५६६,५२०	५,२८५,४६४
बैंक मौज्दात	६,१५७,३५९	११,५७०,३५२
चालू सम्पत्ति	२,९२३,३७३	४५,७८४,१५२
जम्मा	३११,०६६,७०८	३०८,६९७,२२७

माथि उल्लिखित विवरणका अडकहरू लेखापरीक्षकको सुभाष अनुसार परिवर्तन हुनसक्नेछ।



नागरिक लगानी कोष केन्द्रीय हिसाब

२०८१ साउन १ देखि २०८२ असार मसान्त सम्मको
अपरिष्कृत आय/व्यय हिसाब

रु. हजारमा

विवरण	२०८१/८२ असार मसान्त	२०८०/८१ असार मसान्त
व्याज आम्दानी	३३७,४३०	४४२,५४८
सेवा शुल्क तथा कमिशन आम्दानी	१,६५३,५६५	१,४११,२५१
विविध आम्दानी	१०६,४१४	७१,१४१
कुल आम्दानी	२,०९७,४०९	१,९२४,९४०
व्यवस्थापन खर्च	२७६,९३३	३२७,५१५
खर्च व्यवस्था	१४७,३३९	१२७,५४५
कुल खर्च	४२४,२७२	४५५,०६०
कर आभाडोको खुद नाफा	१,६७३,१३८	१,४६९,८८०
आय कर व्यवस्था	४१९,५६८	३६७,४७०
खुद नाफा	१,२५३,५७०	१,१०२,४१०

Particulars

Financial Ratios & Other Information:

Overall	As on Ashad 2082	As on Ashad 2081
Return on Investment (ROI)	5.68	8.20%
Fund to Investment ratio	99.08%	97.85%
Weighted average cost of fund	5.23%	7.51%
Central Account		
Net Worth (Rs. in '000)	10,645,119	9,110,465
Net Worth (Value per share)	164.23	171.45
Earning Per Share (in Rs.) - Annualized	19.34	20.75

१. वित्तीय विवरण

त्रैमासिक अवधिको वासलात, नाफा, नोक्सान सम्बन्धी विवरण माथि उल्लेख गरिए बमोजिम रहेको छ।

२. व्यवस्थापकीय विवरण

कोषले दीर्घकालीन प्रकृतिको कोष सङ्कलन गर्ने भएको र सहभागीहरूको मासिक सङ्कलन रकमबाट दैनिक भुक्तानी दिने कार्य गर्ने भएको हुँदा तरलता व्यवस्थापनमा सहजता छ। कोषको मुख्य आम्दानीको रूपमा कोषले सञ्चालन गरेका योजनाहरूबाट प्राप्त सेवा शुल्क, व्याज आम्दानी तथा नगद लाभान्वित रहेको छ। कोषले बन्दमुखी सामूहिक कोष योजना सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ। लगानी विविधीकरणलाई कोषले प्राथमिकतामा राखेको छ।

३. कानूनी कारवाही सम्बन्धी विवरण

(क) नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान कोष तथा लगानीकर्ता हिसाब योजनाको रकमबाट सम्बन्धित संस्थाका अवकाश प्राप्त कर्मचारीहरूलाई योगदानमा आधारित नभएको अवकाश रकम भुक्तानी गर्दा आयकर ऐन, २०५८ को दफा ८८ को उपदफा (१) बमोजिम १५ प्रतिशतका दरले आयकर बापत कट्टा गरी भुक्तानी दिँदै आएकोमा उपदान तथा लगानीकर्ता हिसाब योजना बापत ५ प्रतिशत मात्र कर कट्टा गर्नुपर्ने सम्बन्धमा कोष समेतलाई प्रतिवादी बनाई रिट दायर हुने गरेको र सो सम्बन्धमा सम्मानित सर्वोच्च अदालत एवं उच्च अदालतबाट विभिन्न आदेश आइरहेको अवस्था विद्यमान छ।

(ख) कोषले उपदान कोषको रकममा ५ प्रतिशत मात्र कर कट्टा गरेको मिलेन भनी दुवै अदालत कार्यलयबाट आ.व. २०७४/०७५ को संशोधित कर निर्धारण गर्दा कोषलाई जरिवाना गरेकोमा सो उपर कोषले आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिइएको र सो निवेदन हालसम्म विचाराधीन अवस्थामा रहेको छ।

४. सङ्गठित संस्थाको शेयर कारोबार सम्बन्धी विवरण

(क) कोषको शेयर नेपाल स्टक एक्सचेंज लि.को दोस्रो बजारमा खुला शेयर बजार अन्तर्गत कारोबार भइरहेको छ। यस विषयमा कोष व्यवस्थापनको धारणा तटस्थ रहेको छ।

(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार सङ्ख्या:

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कुल दिन	कारोबार शेयर सङ्ख्या
२०१५	१८६९	१,९७५/७२	६३	७०७,१७८

५. समस्या तथा चुनौती

कोषले प्रयोगमा ल्याई रहेको सफ्टवेयरलाई सबै कारोबार र अन्य निकायहरूले प्रयोगमा ल्याइरहेको सफ्टवेयरसँग एकीकरण हुने गरी मिल्दो बनाउने, पुरानो हिसाब मिलान कार्य सम्पन्न गर्ने, सहभागीहरूलाई दिइने प्रतिफल दरलाई आकर्षक बनाई राख्ने आन्तरिक चुनौती तथा समस्याहरू कोषसँग रहेका छन्। त्यसैगरी पुँजीबजार तर्फको कारोबारमा प्रतिस्पर्धा, नेपाल वायु सेवा निगमलाई प्रवाह भएको कर्जा नियमित रूपमा असुली नभएको, कोषमा आवद्ध संस्था र सहभागीहरूलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने अवस्था निर्जना गरिनु तथा योगदानमा आधारित पेन्सन कार्यक्रम अन्य संस्थाबाट सञ्चालन गर्ने व्यवस्थाले कोषको कारोबारमा परेको असर जस्ता बाह्य चुनौतीहरू रहेका छन्। यसैगरी बजारमा अधिक तरलता रहेको कारणबाट मृदुती निक्षेपको व्याजदरमा आएको अत्यधिक गिरावटले कोषले सञ्चालन गरेका कार्यक्रम/योजनाको वित्तीय अवस्थामा पर्ने गएको असर चुनौतीपूर्ण रहेको छ। यी चुनौतीहरू समाधानका लागि कोषले आफ्नो प्रयोगमा रहेको सफ्टवेयरलाई नियमित रूपमा अद्यावधिक गरी सबै कार्यक्रममा लागू गर्ने, कोषका सेवाहरूलाई डिजिटलाइज गर्ने, बैंक रिक्तान्सिलियसन कार्यलाई चुस्त दुरुस्त बनाउने, सहभागीहरूलाई आकर्षक प्रतिफल दिने गरी सुरक्षित रूपमा लगानी विविधीकरण गर्ने लगायतका रणनीति कोषले लिएको छ।

६. संस्थागत सुशासन

कोषको शीर्ष निकायका रूपमा रहेको सञ्चालक समिति शेयरधनीहरू प्रति उत्तरदायी हुने तथा संस्थागत सुशासन कायम गर्ने जिम्मेवारीमा रहेको छ। कोषले सञ्चालन गर्ने योजना/कार्यक्रमहरूको सञ्चालन, अनुगमन तथा वित्तीय विवरण प्रमाणीकरण गर्ने सञ्चालकको संयोजकत्वमा ट्रस्टी उपसमितिहरू गठन गरिएको छ। सहभागीहरूप्रति ट्रस्टी उत्तरदायी रहने गरेको छ। आर्थिक अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली कायम गर्न सञ्चालकको संयोजकत्वमा लेखा परीक्षण समिति रहेको छ। सञ्चालकको संयोजकत्वमा समर्पित शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी अनुगमन उपसमिति गठन गरिएको छ। यस सम्बन्धमा सम्पादित कार्यहरूको प्रतिवेदन आवधिक रूपमा समिति समक्ष पेश गर्ने गरिएको छ। कोषका कार्यकारी निर्देशकको संयोजकत्वमा लगानी उपसमिति र कर्जा उपसमिति गठन गरिएको छ। लगानी नीतिको सीमाभित्र रही तोकिएको विधि प्रक्रिया र मापदण्डको अधीनमा रही लगानी गर्ने गरिएको छ। सहभागीहरूलाई कर्जा प्रदान गर्दा कर्जा कार्यविधिको अधीनमा रही गर्ने गरिएको छ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिस्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।

नागरिक लगानी कोष र गुल्मीको रुक्षेत्र गाउँपालिकाबीच सम्झौता



काठमाडौं (ना.ल.कोष)। नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गर्नुभएको हो।

सम्झौतामा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिनुभयो। उहाँले स्वआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीयबासीलाई सहभागिताका लागि आग्रह गर्नुभयो। त्यसैगरी गाउँपालिका अध्यक्ष ज्ञवालीले स्थानीयबासीले सहभागिता जनाउने धारणा राख्नुभयो।

सम्झौताअनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका कल्याणकारी कोष व्यवस्थापनअन्तर्गत रुक्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयम्सेविकाको कल्याणकारी कोषबाट प्रतिस्वास्थ्य स्वयम्सेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ। पालिकाबाट सञ्चालित स्वयम्सेविका कल्याणकारी कोष व्यवस्थापनअन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहूलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिसको आधारमा मात्र उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ। यस योजनामा सहभागी स्वयम्सेविकाहरूलाई पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ अनुसार स्वयम्सेविका र पालिकाको तर्फबाट जम्मा भएको रकमका आधारमा संकलित रकम एकमुष्ट वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउनुपर्ने व्यवस्था सम्झौतामा उल्लेख छ।

सहभागीहरूलाई नागरिक पेन्सन योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्मको रकम पालिकाको सिफारिसका आधारमा सापटी प्रदान गर्न सकिने व्यवस्था कोषले मिलाएको छ।

नागरिक पेन्सन योजना र पुँजी बजारसम्बन्धी कोषको प्रशिक्षण

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले नेपाल कमर्श क्याम्पस मीनभवनका एम.वि.ए. फाइनेन्सका विद्यार्थीहरूलाई कोषले सञ्चालन गर्दै आइरहेको नागरिक पेन्सन योजना र पुँजी बजार सम्बन्धमा प्रशिक्षण दिएको छ ।

कोषले पेन्सन योजनामा सहभागिता जनाउने प्रक्रिया, त्यसबाट हुने फाइदालगायतका विषयमा २०८२ जेठ ९ गते जानकारी गराउँदै नागरिक पेन्सन योजना सहभागी होऔं, अवकाशपछिको जीवन सुरक्षित बनाऔं भन्ने नारालाई आत्मसात गर्नुपर्ने विषयमा कोषका उप निर्देशक नारायण घिमिरेले प्रकाश पार्नुभएको हो ।

सोही अवसरमा नेपालको पुँजी बजार, सेयर खरिद बिक्री र पुँजी बजारका औजारहरूका बारेमा विवेक अधिकारीले प्रशिक्षण दिनुभएको थियो । उहाँले सेयर बजारसम्बन्धी जानकारीसहित आर्थिक र प्राविधिक विश्लेषणको बारेमा बताउनुभयो ।

सेयर बजारका उपकरणहरू, दोस्रो बजार, सूचीकृत कम्पनीको पोर्टफोलियो, पुँजी बजारका चरणहरू, सूचक विश्लेषण विधिका बारेमा उहाँले प्रस्तुतीकरण गर्नुभएको थियो ।



कार्यक्रममा कोषका निर्देशकद्वय शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं क्याम्पसका सह-निर्देशक मदन पोखरेल, सहायक क्याम्पस प्रमुख निश्चल रिसाल एवं सन सेक्युरिटीजका प्रबन्ध निर्देशक कृष्ण गिरीलगायतको उपस्थिति रहेको थियो ।

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आबद्ध

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आबद्ध हुनेसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गर्नुभएको हो ।



कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैर योगदानमा आधारित भएर संघ-संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्थाअनुसार 'घ' वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आबद्ध भएको हो । लघुवित्तले हाल देशभर १८५ शाखामार्फत ७४ जिल्लामा २ लाख ४१ हजार घरपरिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

कोषको बजेट समीक्षा



काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको समीक्षा र आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धमा छलफल गरेको छ । २०८२/०२/१७ गते कोषले उक्त विषयमा छलफल गरेको हो ।

कोष उच्च व्यवस्थापन, महाशाखा प्रमुख, शाखा कार्यालयका प्रमुखहरू सम्मिलित उक्त छलफलमा नयाँ बजेटका लागि विभिन्न विषयहरू प्रस्ताव गरिएको थियो । बजेटमा व्यवस्थापन गरिएका कार्यक्रम कार्यान्वयन पक्षमा छलफल गरी आगामी दिनमा कसरी जाने भन्ने विषयमा जानकारी लिइएको थियो । आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम नयाँ लक्ष्यसहित अधि बढ्ने, अधिल्लो वर्ष कार्यान्वयनमा आउन नसकेको विषयलाई न्यूनीकरण गर्दै जाने विषयले चर्चा पाएको थियो । उक्त छलफलपछि तयार पारिएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम असार तेस्रो साता कोष सञ्चालक समितिले पास गरेको हो ।

नागरिक लगानी कोष र विभिन्न कम्पनीबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले बैंक तथा अन्य कम्पनीसँग सेयर प्रत्याभूति सम्झौता गरेको छ । कोषले यसअघि पनि सेयर प्रत्याभूति सम्झौता गर्दै आएको थियो । कोषले सेयर प्रत्याभूति गरेका कम्पनीहरू देहाय बमोजिम रहेका छन् :

■ कोष र हिमालयन बैंकबीच सम्झौता



नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रत्याभूति गरेको छ । सोसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले २०८२ असार ८ गते हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतासँगै बैंकले जारी गर्ने प्रति कित्ता १६९ रुपैयाँको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओको एक अर्ब ५६ करोड ३३ लाख २९ हजार दुई सय एकसठ्ठी रुपैयाँ सेयरको प्रत्याभूति कोषले गरेको हो ।

सम्झौतामा उल्लेख भएअनुसार प्रत्याभूति कर्ताको दायित्व प्रत्याभूति गर्न मन्जुर गरेको रकमको हदसम्म मात्र कायम रहनेछ । निष्कासन कम्पनीले निष्कासन गर्ने सेयर पूर्ण रूपले खरिद बिक्री भएपछि प्रत्याभूतिकर्ताको दायित्व स्वतः समाप्त हुनेछ ।

■ कोष र जस्मिन पेन्ट्सबीच सहकार्य

नागरिक लगानी कोषले जस्मिन पेन्ट्स लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति सम्बन्धमा मिति २०८२ असार ३२ गते कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पेन्ट्सको तर्फबाट प्रबन्ध निर्देशक लक्ष्मणप्रसाद अर्यालले हस्ताक्षर गर्नुभएको हो ।

बागमती प्रदेश, चितवन भरतपुर- ४ नारायणगढमा रजिष्टर्ड कार्यालय रहेको उक्त पेन्ट्सको एक सय रुपैयाँ अंकित १० लाख कित्ता बराबरको १० करोड रुपैयाँको आईपीओ प्रत्याभूति कोषले गर्ने भएको हो ।

सम्झौताको अवधि ६ महिना रहेको छ । सम्झौता भएको मितिबाट पेन्ट्सले ६ महिनाभित्र सेयर निष्कासन गर्नुपर्नेछ । उक्त अवधिमा सेयर निष्कासन नभएमा पुनः नयाँ सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ ।



■ कोष र भिजन इनर्जीबीच समझदारी



नागरिक लगानी कोष र भिजन इनर्जी एण्ड पावर लिमिटेडबीच इनिशियल पब्लिक अफरिड (आईपीओ) सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र भिजन इनर्जीको तर्फबाट कार्यकारी अध्यक्ष टेकनाथ आचार्यले २०८२ असार ८ गते सेयर प्रत्याभूतिसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । निष्कासनकर्ता कम्पनीले सर्वसाधारणको लागि छुट्याएको एक सय रुपैयाँ अंकित दरका १५ लाख कित्ता बराबरको १५ करोड रुपैयाँको सेयर प्रत्याभूति कोषले गर्ने भएको छ ।

कोष कर्मचारीलाई सेयर तालिम

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषका ७५ जना कर्मचारीलाई सेयरसम्बन्धी तालिम प्रदान गरिएको छ । २०८२।०३।२७ गते कोष कर्मचारीलाई उक्त तालिम प्रदान गरिएको हो । नेपालको सेयर बजार, सेयर खरिद-बिक्री तथा फण्डामेन्टल र प्राविधिक विश्लेषण सम्बन्धमा तालिम प्रदान गरिएको थियो । उक्त तालिम गोल्डन इन्भेष्टमेन्ट एण्ड सेक्युरिटी रिसर्च सेन्टरका प्रशिक्षक गजेन्द्रबहादुर चोखालले दिनुभएको थियो । तालिमबाट कोष कर्मचारीहरूले सेयरसम्बन्धी जानकारी लिनुभएको थियो ।



सुरक्षित भविष्यका लागि नागरिक लगानी कोषको 'कर्मचारी बचत वृद्धि अवकास कोष'मा सहभागी होऔं ।

यस कार्यक्रमका विशेषता :

- कार्यक्रममा विज्ञानी कर्मचारी वा सरकारी/अर्धसरकारी वा प्रचलित कानून बमोजिम स्थापित जैरसरकारी संगठित संस्थाका कार्यरत कर्मचारीहरू सहभागी हुन सक्ने ।
- कोषका सहभागीहरूलाई बचत गर्न सुरु गरेको दुई आर्थिक वर्ष (७३० दिन) पछि बचत रकमको १० प्रतिशतसम्म सापटी सुविधा ।
- सहभागीहरूलाई निजी आवासीय घर निर्माण, घर खरिद, फर्ल्याट खरिदका लागि घरजग्गा धितोमा एक करोड रुपैयाँसम्मको आवास कर्जा तथा जग्गा खरिदका लागि पचहत्तर लाख रुपैयाँसम्मको कर्जा सुविधा ।
- श्रीमान/श्रीमती दुवै कोषमा सहभागी भएमा एक करोड पचास लाख रुपैयाँसम्मको आवास कर्जा सुविधा ।
- सहभागीहरूलाई घर मर्मत/पुनर्संरचना/पुनर्तालिनीकरण र घर सजावटका लागि धितोमा अधिकतम पच्चीस लाख रुपैयाँसम्मको कर्जा सुविधा ।
- सहभागीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक र पारिवारिक प्रकृतिका भडपरी आउने कार्यका लागि घरजग्गा धितोमा पचास लाख रुपैयाँसम्मको सरल कर्जा सुविधा ।
- सहभागीहरूको जन्म बचत रकममा ब्याज र थप प्रतिफल पाइने ।
- सहभागी बचतकर्ताको दुर्घटना भई मृत्यु भएमा एक लाख रुपैयाँसम्मको विपद सहूलियतको व्यवस्था ।
- आयकर विचमावली, २०५९ (पन्ध्रौं संशोधन) अनुसार वार्षिक पाँच लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाइमा जुन घटी हुन्छ, सो रकमसम्म कर छुट ।

विस्तृत जानकारीका लागि:

कोषको वेबसाइट www.nlk.org.np मा हेर्नु हुन,
टेलिफोन नम्बर ०१ - ५८७०२०१ मा सम्पर्क गर्नु हुन ।



नागरिक लगानी कोष

केन्द्रीय कार्यालय
नयाँ बानेश्वर, काठमाडौं ।

नागरिक लगानी कोषको ब्याजदरमा हेरफेर

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको विभिन्न कार्यक्रम र योजनाहरूको ब्याजदरमा हेरफेर गरेको छ । कोष सञ्चालक समितिको मिति २०८२ असार अन्तिम साता बसेको बैठकको निर्णयअनुसार ब्याजदर हेरफेर गरिएको हो । बजारमा रहेको अधिक तरलता र लगानी अवस्थालाई मूल्यांकन गर्दै कोषले हेरफेर गरेको ब्याजदर २०८२ साउनदेखि सञ्चालनमा आइसकेको छ ।

कोषको विभिन्न कार्यक्रमका ब्याजदर

क्र. सं.	योजना	आव २०८१/८२ को असार मसान्तको ब्याजदर (प्रतिशत)	आव २०८२/८३ को साउनको ब्याजदर (प्रतिशत)
१.	कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष	५	४.२५
२.	कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष (९०) प्रतिशत कर्जा	६.५	५.७५
३.	आवाश कर्जा	७.५०	७.२५
४.	सरल कर्जा	८	७.७५
५.	नागरिक एकांक योजना (व्यक्तिगत)	६.५०	५.७५
६.	नागरिक एकांक योजना (संस्थागत)	५.५०	४.२५
७.	लगानीकर्ता/उपदान कोष	३	३
८.	लगानीकर्ता र उपदान कोष योजना कर्जा (८०) प्रतिशत सापटी	४.५०	४.५०
९.	बीमा कोष (निजामती)	३.५०	३
१०.	बीमा कोष (शिक्षक)	३.५०	३
११.	बीमा कोष (नेपाल प्रहरी)	३.५०	३
१२.	बीमा कोष (सशस्त्र प्रहरी बल)	३.५०	३
१३.	बीमा कोष (नेपाली सेना)	३.५०	३
१४.	बीमा कोष (नार्क)	४.५०	४.२५
१५.	बीमा कोष (राष्ट्रिय अनुसन्धान बिभाग)	३.५०	३
१६.	नागरिक पेन्सन योजना	५.५०	५.२५
१७.	सरल कर्जा उपदान	८	७.२५
१८.	नार्क बीमा (८०) प्रतिशत ऋण	६	५.७५
१९.	शैक्षिक कर्जा	७.५०	७.२५
२०.	सवारी कर्जा	८	७.७५

नागरिक लगानी कोष र मोफसलका अस्पतालबीच सम्झौता

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोष र पोखरामा रहेको अस्पताल र पोलिक्लिनिकबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । कोषको शाखा कार्यालय पोखराले दुई अस्पतालसँग सम्झौता गरेको हो ।

कोष र फेवा सिटी हस्पिटलबीच सहकार्य

नागरिक लगानी कोष र पोखरामा रहेको फेवा सिटी हस्पिटलबीच उपचारमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । कोषको शाखा कार्यालय पोखराका शाखा



प्रमुख नवराज गौतम र हस्पिटलको तर्फबाट सहायक व्यवस्थापक नारायणप्रसाद शर्माले २०८२ जेठ २८ गते सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि कोषमा सहभागी, सेयरधनी, कर्मचारी र निजका परिवारका

सदस्यहरूलाई बेड शुल्क र अपरेसनलगायतका सेवामा १० प्रतिशत, डाइग्नोस्टिक शुल्कमा १० र फार्मसी शुल्कमा ५ प्रतिशत छुट पाउनुहुनेछ । उपचार सेवामा छुट पाउनका लागि कोषमा सहभागी, सेयरधनी, कर्मचारी र निजका परिवारका सदस्यले हस्पिटलबाट उपचार सेवा लिने क्रममा कोषसँग आबद्धता खुल्ने परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा सहूलियत प्रदान गर्ने

सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा कोषको पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेशचन्द्र उप्रेतीले हस्ताक्षर गर्नुभएको हो । सम्झौतामा कोषका कर्मचारी, सञ्चालक र परिवारका सदस्यलाई ल्याब, बेड, फार्मसी, अल्ट्रासाउण्ड, इसीजी र एक्सरेलगायतमा १० देखि २५ प्रतिशतसम्म छुट दिइने उल्लेख छ ।



कोषको शाखा कार्यालयहरूबाट विविध कार्यक्रम

काठमाडौं (ना.ल.कोष) । नागरिक लगानी कोषको विराटनगर, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेट तथा नीति कार्यक्रममा उल्लेख भएअनुसार त्यस्ता शाखाहरूले व्यवसाय प्रवर्द्धन सम्बन्धमा विभिन्न कार्यक्रम गरेका शाखा कार्यालयका प्रमुखहरूले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सबै शाखाहरूले कोषका समग्र कार्यक्रम तथा नागरिक पेन्सन योजना, कोषका अन्य योजना, शाखा कार्यालयबाट प्रवाह हुने सेवा एवं सहभागी हुने प्रक्रिया, कोषको कारोबार, भुक्तानी प्रक्रिया, डिजिटलाइजेसन, केवाईसीलगायत विभिन्न प्रशिक्षण तथा अन्तर्क्रिया गर्नुभएको थियो । शाखा कार्यालय क्षेत्रका रोजगारमा सम्बद्ध कर्मचारी, स्वरोजगारमा आबद्ध व्यक्तिहरू तथा आमनागरिकमा बचत, कर्जा सुविधा, सामाजिक सुरक्षा, बचतपछिको लाभलगायतका विषयमा कार्यालयमा कार्यरत कर्मचारी तथा बाह्य जनशक्ति परिचालन गरी जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको शाखाहरूले पेस गरेको विवरणले देखाएको छ ।

■ पोखरा शाखा

कोषका सहभागीहरूलाई स्वास्थ्य उपचारमा सहूलियत तथा छुट उपलब्ध गराउने उद्देश्यले २०८२।०२।११ मा रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टर प्रालिसँग सम्झौता भएको थियो । कोषका सहभागीहरूलाई स्वास्थ्य उपचारमा सहूलियत तथा छुट उपलब्ध गराउने उद्देश्यले २०८२।०२।११ मै पोखरा-९, नागढुंगामा रहेको फेवा सिटी हस्पिटल प्रालिसँग सम्झौता भएको छ ।

त्यसैगरी २०८२।०२।१८ गते विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जान लाग्नुभएका करिब ३० जनालाई नेशनल फ्यूचर फाउण्डेसनको समन्वयमा नागरिक पेन्सन योजना, नागरिक एकांक योजना तथा कोषका समग्र कार्यक्रमसम्बन्धी जानकारीमूलक अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

२०८२ असार १५ गते वैदेशिक रोजगारीमा जान लाग्नुभएका करिब २५ जनालाई नेशनल फ्यूचर फाउण्डेसनको समन्वयमा नागरिक

पेन्सन योजना, नागरिक एकांक योजना तथा कोषका समग्र कार्यक्रमसम्बन्धी जानकारीमूलक अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गरिएको कोषको पोखरा शाखाले जनाएको छ ।

■ विराटनगर शाखा

आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार कोषको शाखा कार्यालय विराटनगरले विभिन्न कार्यक्रम गरेको छ । पछिल्लो त्रैमासिकमा भने कोषले २०८२ असार ६ गते गोदावरी कलेज, इटहरी सुनसरीमा अन्तर्क्रिया तथा छलफल गरेको हो ।

उक्त छलफलमा कोषले सञ्चालन गर्दै कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, पेन्सन तथा उपदान योजना, आवास कर्जा, सरल कर्जा एवं बीमा योजनाहरूका बारेमा जानकारी गराइएको शाखा कार्यालयले जनाएको छ ।

■ बुटवल शाखा

आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार कोषको शाखा कार्यालय बुटवलले उक्त आवको त्रैमासिक अवधिमा रू १० लाख ५० हजार सहकार्य गरी कोषको कार्यक्रमको बारेमा जानकारी गएको थियो भने २०८२।०२।३० गते रोजगार प्रशिक्षण केन्द्र, बुटवलमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा कोषको कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोषका बारेमा जानकारी गराएको शाखा कार्यालयले जनाएको छ ।

■ धनगढी शाखा

आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार कोषको शाखा कार्यालय धनगढीले उक्त आर्थिक वर्षको अन्त्यमा धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा कोषले उपलब्ध गराउँदै आएको सेवाको बारेमा नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षक र अन्य स्थानीय निकायमा कार्यरत कर्मचारीहरूलाई

जानकारी गराएको थियो । त्यसैगरी कैलालीमा रहेको गौरीगंगा नगरपालिकासँगको सहकार्यमा कोषको गतिविधिबारे जानकारी गराएको शाखा कार्यालय धनगढीले जनाएको छ । उक्त छलफलमा करिब ६० जना कर्मचारी सहभागी रहनुभएको थियो । उक्त अवसरमा कोषले सञ्चालन गर्दै आइरहेको सबै योजनाहरूका बारेमा जानकारी दिइएको थियो ।

■ सुर्खेत शाखा

आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार सुर्खेत शाखाले २०८२ जेठ ३१ गते हनुमानध्वज गुल्म, मुगमा कार्यरत नेपाली सेनाका सकल तथा पदिक कर्मचारीहरूलाई कोषले प्रदान गर्दै आइरहेका विभिन्न कार्यक्रमहरूको जानकारीमूलक तथा अन्तर्क्रिया गरेको थियो । उक्त कार्यक्रमबाट नेपाली सेनाका पदिक तथा कर्मचारीहरूले कोषमा रकम जम्मा गर्दा हुने फाइदा, प्रक्रिया र अवकाशपछिको जीवनलाई कसरी सुरक्षित बनाउने भन्ने जानकारी प्राप्त भएको बताउनु भएको थियो । त्यसैगरी कोषले २०८२ असार २० गते जिल्लाका उद्योगी तथा व्यवसायीहरूको छाता संगठन सुर्खेत उद्योग वाणिज्य संघमा सूचनामूलक कार्यक्रम आयोजना गरेको थियो । व्यवसायीहरूलाई कोषले सञ्चालन गरेको कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, पेन्सन तथा उपदान योजना, आवास कर्जा, सरल कर्जा एवं बीमा योजनाहरूका बारेमा जानकारी गराइएको शाखा कार्यालयले जनाएको छ ।



यस योजनाका मुख्य विशेषता:

- सबै नेपाली नागरिक सहभागी हुन सक्ने ।
- गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकसमेत सहभागी हुन सक्ने ।
- न्यूनतम मासिक पाँच सय रुपैयाँ जम्मा गरेर योजनामा सहभागी हुन सकिने । आफ्नो क्षमतानुसार १० ले भाग जाने जित्तियुक्त रकम पनि जम्मा गर्न सकिने ।
- जम्मा भएको रकममा आकर्षक ब्याज/प्रतिफल पाइने । यसका अतिरिक्त अन्य सुविधासमेत भएको ।
- साठी वर्ष उमेर पूरा भएपछि मासिक रूपमा नियमानुसार पेन्सन लिन सकिने । पेन्सन लिन नचाहेमा योजनामा सहभागी भएको निश्चित समयपछि एकमुष्ट रकम फिर्ता भुक्तानी लिन सकिने ।

विस्तृत जानकारीका लागि :

कोषको वेबसाइट www.npf.org.np मा हेर्नु हुन,
टेलिफोन नम्बर ०१-४१७०२०१ मा सम्पर्क गर्नु हुन ।



नागरिक लगानी कोषको अनुसन्धान तथा बजार विकास महाशाखाद्वारा प्रकाशित । प्रमुख सरक्षक : पर्वत कुमार कार्की, संरक्षक : शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल,

छाँबिरमण अधिकारी, नवराज खड्का, सल्लाहकार : रोशन जंग कार्की, नारायण प्रसाद घिमिरे, हिरामणी खतिवडा, सम्पादक : उद्धव सिलवाल

डिजाइन : डिजाइन चौतारी, अनामनगर, मुद्रण : जुगल प्रिन्टर्स एण्ड ट्रेडर्स, अनामनगर